



एनएमबी लघुवित्त वित्तीय संस्था लि.

NMB Laghubitta Bittiya Sanstha Ltd.

(National Level "D" Class Financial Institution Licensed by Nepal Rastra Bank)

Corporate Office: Pokhara 25, Kaski, Ph: 061-400427/400477, Fax: 061-400428
Email : info@nmbmicrofinance.com, Website : www.nmbmicrofinance.com

Unaudited Financial Results (Quarterly)

As at Ashwin End (2078/06/31) of the Fiscal Year 2078/079

Rs in '000'

SN	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital and Liabilities (1.1 to 1.9)	5,734,450	5,459,204	4,772,742
1.1	Paidup Capital	539,805	539,805	453,618
1.2	Proposed Bonus Share	-	-	-
1.3	Reserve & Surplus	397,562	365,511	303,256
1.4	Debenture & Bond	-	-	-
1.5	Borrowings	2,909,820	2,795,616	2,343,183
1.6	Deposits (a+b)	1,785,747	1,673,809	1,614,467
a.	Member	1,785,747	1,673,809	1,614,467
b.	Public	-	-	-
1.7	Proposed Dividend	-	-	-
1.8	Income Tax Liability	8,993	-	-
1.9	Other Liabilities	92,523	84,462	58,219
2	Total Assets (2.1 to 2.7)	5,734,450	5,459,204	4,772,742
2.1	Cash & Bank Balance	77,260	259,156	34,280
2.2	Money at Call and Short Notice	221,975	121,382	229,958
2.3	Investments	2,000	2,000	2,000
2.4	Loans & Advances	5,378,076	5,023,713	4,479,409
2.5	Fixed Assets	40,313	32,846	21,988
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	14,826	20,106	5,106
3	Profit and Loss Account	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
3.1	Interest Income	188,295	719,405	139,922
3.2	Interest Expense	76,787	249,079	60,550
	A. Net Interest Income (3.1 - 3.2)	111,509	470,326	79,371
3.3	Fees, Commission and Discount	22,446	101,260	32,327
3.4	Other Operating Income	2,676	9,924	2,611
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
	B. Total Operating Income (A+3.3+3.4+3.5)	136,630	581,510	114,309
3.6	Staff Expenses	54,384	162,356	47,047
3.7	Other Operating Expenses	20,740	79,352	16,458
	C. Operating Profit Before Provision (B-3.6-3.7)	61,506	339,803	50,804
3.8	Provision for Possible Losses (Net)	10,137	24,948	1,422
	D. Operating Profit (C - 3.8)	51,368	314,855	49,382
3.9	Non Operating Income/ (Expenses) - Net	155	698	216
3.10	Write Back of Provision for Possible Loss	-	-	-
	E. Profit From Regular Activities (D+3.9+3.10)	51,523	315,553	49,598
3.11	Extraordinary Income/ (Expenses) - Net	-	-	-
	F. Profit before Bonus and Taxes (E+3.11)	51,523	315,553	49,598
3.12	Provision for Staff Bonus	5,152	31,555	4,960
3.13	Provision for Tax	13,911	85,199	13,391
	G. Net Profit/ Loss (F-3.12-3.13)	32,460	198,798	31,247
4	Ratios			
4.1	Capital Fund to RWA	16.69%	17.05%	15.62%
4.2	Non Performing Loan (NPL) To Total Loan	3.37%	3.16%	2.10%
4.3	Total Loan Loss Provision to Total NPL	83.66%	89.14%	97.97%
4.4	Cost of Funds	7.16%	6.25%	6.22%
4.5	CD Ratio (Calculated as per NRB Direction)	309.90%	308.85%	283.29%

Note :
1. The Unaudited Financial Figures may change if directed by Statutory Auditor/ Supervisory Authorities.
2. Previous Period Figures are regrouped or rearranged wherever necessary.
3. Loans and Advances are reported net of provisions where Gross amount to NRs. 55,34,039.87 thousands.
4. The Company has made investments NRs. 2 million in promoter share of Nepal Finsoft Company Limited.
5. Income Tax Liability has been shown after netting of with advance tax amount.

Interest Rate

Deposit: 5.5% to Max 8.5%	Loan & Advance: 12% to Max 15%
---------------------------	--------------------------------

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित) आ.व. २०७८/७९ को प्रथम त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण :

क) यस एनएमबी लघुवित्त वित्तीय संस्थाको प्रथम त्रैमासिक अवधिको वासलात, नाफा नोकसान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ । साविकको क्लिन ईनर्जी डेभलपमेन्ट बैंकको सहायक कम्पनीको रूपमा स्थापना भई हाल एनएमबी बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी रु.५३,९८,०४,८२५/- रहेको छ । यस वित्तीय संस्थामा एनएमबी बैंकको ५१ प्रतिशत, अन्य संस्थापक व्यक्तिको १९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । यस वित्तीय संस्थाको एनएमबी बैंक र एनएमबी क्यापिटलसँगको सम्बन्धित पक्षबीचका कारोबार निम्न बमोजिम छ ।

क्र.स.	विवरण	रकम (रु.)
१	एनएमबी बैंकको लगानी	२७,५३,००,४६०.७५
२	एनएमबी बैंकबाट लिएको सापटी	९८,९०,७५,८६१.४९
३	एनएमबी बैंकलाई गरेको ब्याज भुक्तानी	१,२८,५२,६०२.७२
४	एनएमबी बैंकमा रहेको मौज्जात	१,०६,२६,५५२.२०
५	एनएमबी क्यापिटललाई गरेको भुक्तानी	५०,०००.००

ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आमदानी : रु.२४.०५ मूल्य आमदानी अनुपात : रु. ३८.८० प्रति शेयर नेटवर्थ : रु १७३.६५
प्रति शेयर कुल सम्पत्तिको मूल्य : रु.१,०६२.३२ तरलता अनुपात : १२.६८%

२. व्यवस्थापकिय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आमदानी र तरलतामा कुनै परिवर्तन भए सोको प्रमुख कारण सम्बन्धी विवरण :

यस वित्तीय संस्थाले यस त्रैमासमा लक्ष्य अनुसूचि व्यवसाय तथा आमदानीमा सन्तोषजनक प्रगति हासिल गर्न सफल भएको छ । सदस्य संख्या, समुह सदस्यहरूको निक्षेप तथा कर्जा लगानी बढाउँदै लैजानु, खर्चमा मितव्ययीता अपनाउनु र ब्याजदर लघुवित्त बजारको औषत दर भित्र नै कायम गरी ग्राहक सदस्यहरूलाई वित्तीय संस्थाको सेवामा आकर्षित गर्न सक्नु मुख्य सफल पक्ष रहेका छन् । यस त्रैमासिक अवधिमा वित्तीय संस्थाको कारोबार, मौज्जात, आमदानी र तरलतामा सकारात्मक परिवर्तन देखिएको छ ।

ख) आगामी अवधिमा संस्थाको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

पोखरा महानगरपालिका वडा नं. २५ मिलनचोक, हेम्जा, कास्कीमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले हिमाली तथा पहाडी क्षेत्रका ६२ जिल्लामा १३६ वटा शाखा तथा उपशाखाहरू संचालन गरेको यस वित्तीय संस्थाको देशभर शाखा सञ्चालन गर्ने रणनीति रहेको छ । यस वित्तीय संस्थाले देशका विकट हिमाली तथा पहाडी क्षेत्रका करीब १,११,८१५ सदस्यहरूलाई उनीहरूको घरदेखि नजिकै, कर्जा, बीमा जस्ता वित्तीय सेवा प्रदान गर्नुका साथै विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरी स्थानीय स्तरमा सामाजिक कार्यमा हाँसला प्रदान गर्ने तथा सहजकर्ताको भूमिका निर्वाह गर्ने कार्य गरिरहेको छ । यस वित्तीय संस्थाले निकट भविष्यमा नेपालकै एक सबल प्रतिष्ठित तथा अब्बल लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य राखेको छ । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरूमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिबद्ध पनि रहेको छ ।

ग) विगतको अनुभवबाट सँगै संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :

बैकिङ्ग क्षेत्रको तरलतामा आएको संकुचन र कर्जा सापटीको व्याजदरमा भएको उतार चढावका कारण संस्थाको नाफा वा नगद प्रवाहमा असर पारेको छ साथै यस वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ती गरी संस्थालाई सफल एवम् प्रतिस्पर्धि बनाउँदै लैजाने नीति लिएको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

क) वित्तीय संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।

ख) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

ग) वित्तीय संस्थाले बाढी नेपाल सरकार प्रतिवादि गंगा कुमार प्रधान समेत रहेको बैकिङ्ग कसुर सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गमा दर्ता गरी उच्च अदालत बिराटनगर अन्तर्गत बाणिज्य इजालस इलाममा विचारार्थिन अवस्थामा रहेको छ । यसैगरी यस वित्तीय संस्थाको कर्मचारी कल्पना गुरुङलाई बैकिङ्ग कसुर सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय मनाङमा दर्ता गरी उच्च अदालत कास्की, पोखरामा कारवाहीको अवस्थामा रहेको छ ।

४. वित्तीय संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क) धितोपत्र विनिमय बजारको खुल्ला बजार कारोबारबाट यस वित्तीय संस्थाको शेयरको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।

ख) यस त्रैमासको शेयर सम्बन्धी विवरण :

अधिकतम मूल्य	: रु.१,६५७	न्यूनतम मूल्य	: रु.१,१९२	अन्तिम मूल्य	: रु.१,३७०
कारोबार भएको कुल दिन	: ५७ दिन	कारोबार संख्या	: ४,५४,१६२ कित्ता		

५. समस्या र चुनौती :

क) सीमित वित्तीय श्रोत, बजारमा तरलताको उतार चढाव, लघुवित्त संस्थाहरूमा अनुपालनाको समस्या, वित्तीय साक्षरतामा कमी, दीक्ष जनशक्तिको अपर्याप्तता, बढ्दो संचालन लागत तथा घट्दो खुद व्याजदर अन्तर आदिका कारण कार्यक्रम विस्तार गर्नमा चुनौती रहेको छ ।

ख) ग्रामीण क्षेत्रमा वित्तीय सेवा सञ्चालन गर्नको लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधारहरू उपलब्ध नहुदा सो क्षेत्रहरूमा कार्यक्रम विस्तार गर्नमा चुनौती रहेको छ ।

ग) एउटै ग्राहक विभिन्न लघुवित्त वित्तीय संस्थाहरूमा आवद्ध भएको हुनाले ग्राहकसँगको कारोबारमा दोहोरोपना, सदस्यहरूमा अधिक ऋणभार, अस्वस्थ प्रतिस्पर्धा को समस्या दिनानुदिन बढ्दै गएकोले कर्जा लगानीमा गुणस्तरीयता कायम राख्न चुनौती रहेको छ । व्यवस्थापनको रणनीति : उल्लेखित चुनौतीहरूको सामना गर्दै देशका सबै जिल्लामा तथा थप शाखा विस्तार गर्ने, विभिन्न कर्मचारी तालिम संचालन गरी क्षमता अभिवृद्धि गर्ने, प्रभावकारी ढंगले जनशक्ति व्यवस्थापन गर्ने, उत्पादनमुलक र कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकता दिने, खर्चमा मितव्ययीता अपनाउने, वित्तीय पहुँचबाट टाढा रहेका ग्रामीण तथा विपन्न घरपरिवारमा वित्तीय सेवा पुऱ्याउने, केन्द्र व्यवस्थापनलाई उच्च महत्व दिई गुणस्तर कायम गर्ने, निक्षेप वृद्धि तथा परिचालनलाई विशेष महत्व दिने, ग्राहक सदस्यहरूलाई प्रदान गर्ने सबै प्रकारका सेवामा प्रविधीको उच्च प्रयोग गर्दै ग्राहक संरक्षणमा विशेष ध्यान दिने वित्तीय संस्थासँग रहेका श्रोत तथा साधनको अधिकतम उपयोग गरी ग्राहक सदस्यहरूको सन्तुष्टिको स्तर बृद्धिको साथै संस्थाको मुनाफा वृद्धि कायम राख्ने व्यवस्थापनको रणनीति रहेको छ ।

६. संस्थागत सुशासन :

वित्तीय संस्थाको सञ्चालक समिति, लेखापरीक्षण समिति, कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ती शुद्धिकरण अनुगमन समिति लगायतका समितिहरू र पदपूर्ति समिति, जोखिम व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण विभाग जस्ता स्थायी संरचनाको माध्यमबाट समय सापेक्ष नीति नियमहरू परिमार्जन गर्ने तथा सोको कार्यान्वयन गरि संस्थाभित्र संस्थागत सुशासन कायम गर्न तथा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन वित्तीय संस्था प्रतिबद्ध छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जानेबुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य तथा पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाएको छैन ।